

अन्तर्राष्ट्रिय सीमानाका बाट हुने आवागमन व्यवस्थापन मापदण्ड, २०७८

महामारीको रूपमा फैलिरहेको कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि सिमा नाकाबाट हुने आवागमनलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले,

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ३८ बमोजिम निर्देशक समितिले देहायको मापदण्ड जारी गरेको छ ।

१. नेपाल सरकारले तोकेको सिमा नाका प्रवेश विन्दुबाट मात्रै आगमन गर्न दिईनेछ ।
२. प्रवेश विन्दुमा रहेका हेल्थ डेक्सहरूमा प्रारम्भिक स्वास्थ्य परीक्षण र नेपाल सरकारबाट निर्धारित भए बमोजिम अन्य परीक्षण गर्नुपर्नेछ । परीक्षण गर्नुपूर्व तोकिएको फारम अनिवार्य भर्नु पर्नेछ र हेल्थ डेक्सले फारम सम्बन्धी विवरण विद्युतीय माध्यमबाट CCMC र सम्बन्धित निकायमा प्रेषित गर्नु पर्नेछ ।
३. पछिल्लो ४८ घण्टा भित्रको RT-PCR परीक्षणको नेगेटिभ रिपोर्ट र प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोभिड-१९ को कुनै चिन्ह तथा लक्षण देखाउनेमा प्रवेश विन्दुको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (DCMC) ले गन्तव्य जिल्लाको DCMC संगको समन्वयमा अनिवार्य १० दिन नेपालीको हकमा होम क्वारेन्टाईन र विदेशीको हकमा होटल क्वारेन्टाईनमा पठाउनु पर्नेछ । सोको अनुगमन सम्बन्धित DCMC र स्थानीय तहले गर्नुपर्नेछ ।
४. RT-PCR परीक्षणको नेगेटिभ रिपोर्ट भएतापनि प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोभिड-१९ को कुनै चिन्ह तथा लक्षण देखाउनेमा वा RT-PCR परीक्षणको रिपोर्ट नभएकाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको "प्रवेश विन्दुमा कोभिड-१९ स्क्रिनिङ प्रोटोकल" बमोजिम एन्टिजेन परीक्षण गर्ने । उक्त परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा सम्बन्धित प्रवेश विन्दु जिल्लाको DCMC ले गन्तव्य जिल्लाको DCMC संगको समन्वयमा अनिवार्य १० दिन होम क्वारेन्टाईनमा पठाउनु पर्नेछ र सोको अनुगमन सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ ।
५. प्रकरण ४ अनुसार एन्टिजेन परीक्षणमा पोजेटिभ आएमा प्रवेश विन्दु भएको जिल्लाको DCMC ले Covid-19 Unified Provincial Hospital (CUPH) संग समन्वय गरि तोके बमोजिमको अस्पताल वा आईसोलेशन सेन्टरमा पठाउनु पर्नेछ ।
६. गर्भवति महिला, ७५ वर्ष माथिका जेष्ठ नागरिक, ५ वर्ष भन्दा मुनिका नाबालक र नाबालकसंगै आएका निजका आमाबुवा, दीर्घ रोगी, फरक क्षमताका व्यक्तिहरू र कुरुवालाई परीक्षणमा विशेष प्राथमिकता दिनुपर्नेछ ।

७. सिमा नाकाबाट प्रवेश गर्ने सवारी साधनका यात्रु, सवारी चालक र सह-चालकहरूको एन्टिजेन परीक्षण गर्दा नेगेटिभ रिपोर्ट भएकाको हकमा सम्बन्धित गन्तव्यमा जान अनुमति दिईनेछ तर पोजेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित DCMC ले CUPH को समन्वयमा तोके बमोजिमको अस्पताल वा आईसोलेशन सेन्टरमा पठाउनु पर्नेछ ।
८. अन्तिम संस्कारको लागि स्थानीय तहको सिफारिसको आधारमा नेपाल प्रवेश गर्ने व्यक्तिहरूलाई कम्तिमा १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी जान दिईनेछ र क्वारेन्टाइन अवधि सकिएपछि व्यक्तिगत खर्चमा RT-PCR परीक्षण गर्नुपर्नेछ ।
९. उपचार पश्चात ४८ घण्टा भित्रको RT-PCR नेगेटिभ रिपोर्ट साथ एम्बुलेन्समा फर्किएका नेपाली नागरिकहरूलाई गन्तव्य सम्म जान दिईनेछ ।
१०. उपचारको लागि ४८ घण्टा भित्रको RT-PCR नेगेटिभ रिपोर्ट सहित नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई अभिलेख राखी सम्बन्धित स्वास्थ्य संस्था सम्म जान अनुमति दिईनेछ ।
११. कलकारखाना र उद्योगहरूले विदेशी कामदारहरूलाई आफ्नै खर्चमा एन्टिजेन परीक्षण गरी आफैले व्यवस्था गरेको क्वारेन्टाइनमा अनिवार्य १० दिन पुरा भएपश्चात मात्र काममा संलग्न गराउनु पर्नेछ । सो को अनुगमन DCMC र सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ ।
१२. सिमा वारपार हुने विवाह तथा अन्य धार्मिक र सामाजिक रितिरिवाज जस्ता कार्यक्रममा सहभागी हुनेहरूलाई प्रकरण ४ अनुसार स्वास्थ्य परिक्षण गर्ने र स्थानीय तहको सिफारिसमा २ वटा गाडी सहित अधिकतम १० जना सम्म प्रवेश दिने । सो को अनुगमन सम्बन्धित DCMC र स्थानीय तहले गर्नुपर्नेछ ।
१३. कुटनीतिक नियोगका पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैर सरकारी निकायका कर्मचारी र निजका एकाघरका परिवारका सदस्यहरूको हकमा सम्बन्धित नियोगले परराष्ट्र मन्त्रालय मार्फत् गरेको सिफारिसको आधारमा अनिवार्य १० दिन पुरा भएपश्चात मात्र काममा संलग्न गराउनु पर्नेछ । सो को अनुगमन DCMC र सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ ।
१४. सिमा नाकामा स्थापना भएका हेल्थ डेक्सको संचालन एवं व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले PDC, DCMC र स्थानीय तहसंगको समन्वयमा गर्नेछ । हेल्थ डेक्सको लागि आवश्यक स्वास्थ्य जनशक्ति तथा सामग्रीहरूको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।
१५. स्थलमार्गबाट आगमन गर्ने यात्रुहरूलाई गन्तव्यसम्म पुऱ्याउन यातायातको सहजीकरण DCMC ले गर्नुपर्नेछ । गन्तव्यमा पुगेपश्चात होटल/होम क्वारेन्टाइन तथा आईसोलेशन व्यवस्थापन र अनुगमन सम्बन्धित जिल्लाको DCMC र स्थानीय तहले गर्नुपर्नेछ ।

१६. नेपाल सरकारको निर्णय अनुसार होलिडिङ्ग सेन्टरको निर्माण कार्य र सुरक्षाको जिम्मवारी नेपाली सेनाबाट हुनेछ ।
१७. होलिडिङ्ग सेन्टरको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रादेशिक निर्देशक समिति (PDC) को समन्वयमा आवश्यक निर्देशिका तयार गरि DCMC र स्थानीय तहले गर्नुपर्नेछ ।
१८. विभिन्न स्थानहरूमा स्थापना भएका क्वारेन्टाईन तथा आईसोलेशन सेन्टरहरूको व्यवस्थापन र अनुगमन सम्बन्धित PDC, DCMC र स्थानीय तहले गर्नुपर्नेछ ।
१९. यो मापदण्ड पालना नगर्ने निकाय, संघसंस्था वा व्यक्तिलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ ।
२०. यो मापदण्ड कार्यान्वयनका सम्बन्धमा कुनै दुविधा भई बाधा अड्काउ परेमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अन्तिम हुनेछ ।
२१. यो मापदण्ड स्विकृत भएपछि तत्काल लागू हुनेछ ।